



दूध सङ्कलन बैंक (Milk Collection Bank) स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९

दूध सङ्कलन बैंक (Milk Collection Bank) स्थापना कार्यक्रम (प्रथम संशोधन) कार्यविधि, २०७९ – २०८०/०५/०९

प्रस्तावना: दूध सङ्कलन, भण्डारण तथा बजारीकरणलाई सरल, सहज, प्रभावकारी एंव व्यवस्थित रूपमा सञ्चालन गर्ने विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले "दूध सङ्कलन बैंक (Milk Collection Bank) स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९" बनाई लागू गरेको छ।

**परिच्छेद - १**

**प्रारम्भिक**

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "दूध सङ्कलन बैंक (Milk Collection Bank) स्थापना कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९" रहने छ।  
 (२) यो कार्यविधि स्वीकृत भएको मितिवाट प्रारम्भ हुनेछ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,  
 (क) ▲ "आवेदक" भन्नाले ग्रामीण क्षेत्रमा दूधको कारोबार गर्ने दर्तावाल सहकारी संस्था वा कृषक समूह सम्झनु पर्दछ।  
 (ख) "कार्यक्रम" भन्नाले दूध सङ्कलन बैंक स्थापना गर्न स्वीकृत वार्षिक कार्यक्रम र बजेट सम्झनु पर्दछ।  
 (ग) "कार्यालय" भन्नाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू सम्झनु पर्दछ।  
 (घ) "दूध सङ्कलन बैंक" भन्नाले दूध सङ्कलन गरी चिस्यान तथा तापक्रम नियन्त्रित अवस्थामा राख्न स्थापना भएको सङ्कलन केन्द्र सम्झनु पर्दछ।  
 (ड) "बोर्ड" भन्नाले प्रदेश दुर्गम विकास बोर्ड, बागमती प्रदेश सम्झनु पर्दछ।  
 (च) "मन्त्रालय" भन्नाले कृषि तथा पशुपन्धी विकास मन्त्रालय, बागमती प्रदेश सम्झनुपर्दछ।  
 (छ) "साझेदार संस्था" भन्नाले कार्यक्रमको लागि छनौट भई बोर्डसँग द्विपक्षीय समझौता गर्ने सहकारी संस्था/समूह सम्झनु पर्दछ।  
 (ज) \* "प्रदेश" भन्नाले बागमती प्रदेश सम्झनु पर्दछ।  
 (झ) \* "ग्रामीण क्षेत्र" भन्नाले दूध उत्पादन भइरहेको तर औपचारिक रूपमा दूध सङ्कलन केन्द्र सञ्चालनमा नरहेको प्रदेश भित्रको क्षेत्र सम्झनु पर्दछ।

▲प्रथम संशोधनद्वारा संशोधित

\*प्रथम संशोधनद्वारा थप गरिएको

*[Signature]*  
डा. शरण कुमार पाण्डे  
सचिव



परिच्छेद - २  
संस्थागत व्यवस्था

**३. मूल्याङ्कन समिति:**

- (१) प्रस्ताव मूल्याङ्कन गरी स्वीकृतिका लागि सिफारिस गर्न सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ मा व्यवस्था भए बमोजिम मूल्याङ्कन समिति रहनेछ।
  - (२) उपदफा १ अनुसार गठित समितिले आवश्यक ठानेमा बढीमा २ जना सम्म विषय विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ।
- ४. अनुगमन तथा मूल्याङ्कन:** यस कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन मन्त्रालय र बोर्डले गर्नेछ।

परिच्छेद - ३  
कार्यक्रम सञ्चालन प्रक्रिया

**५. कार्यक्रम सञ्चालन:** (१) यो कार्यक्रम बागमती प्रदेशका सबै जिल्लामा लागू हुनेछ।

(२) कार्यक्रम अन्तर्गत देहायानुसारको क्रियाकलापहरु सञ्चालन गरिने छ।

क्र.स.	क्रियाकलाप विवरण	अधिकतम बजेट (रु हजारमा)	कैफियत
१	यन्त्र उपकरण खरीद (चिलिङ्ग भ्याट बढीमा ५०० लि क्षमता)	२५०	चिलिङ्ग भ्याट तथा मिल्क क्यानको स्पेसिफिकेशन बोर्डले तयार गर्नेछ।
२	Stainless steel (SS) मिल्क क्यान ४० लिटर क्षमताको- ५ थान	५०	

**६. सूचना प्रकाशन:** ▲बोर्डले कार्यक्रममा सहभागी हुन इच्छुक सहकारी संस्था वा कृषक समूहबाट आवेदन माग गर्न राष्ट्रिय दैनिक पत्रिकामा २१ दिनको म्याद राखी अनुसूची-१ बमोजिमको सूचना प्रकाशन गर्ने छ। पहिलो पटकको सूचना अनुसार माग बमोजिमको आवेदन नपरेमा वा वार्षिक स्वीकृत कार्यक्रम अनुसारको लक्ष्य पूरा नभएमा बोर्डले सात दिनको समय सिमा राखी एकपल्टको लागि पुनः आवेदन आहान गर्न सक्नेछ।

**७. आवेदन दिनुपर्ने:** आवेदकले अनुसूची-३ अनुसारको संक्षिप्त कार्य योजना तथा सूचना उल्लेखित कागजात सहित अनुसूची-२ बमोजिमको ढाँचामा बोर्ड वा बोर्डले तोकेको कार्यलयमा आवेदन दिनु पर्नेछ। सहकारी संस्थाको हकमा दुध सङ्कलन गर्न इच्छुक एकै भेगका सदस्यहरुको नामावली आवेदनसँगै पेश गर्नु पर्ने छ। आवेदकले सोही प्रकृतिको कार्यक्रमको लागि अन्य सरकारी निकायबाट कुनै किसिमको सुविधा नलिएको भनी अनुसूची-४ बमोजिमको स्वघोषणा पेश गर्नु पर्नेछ।

▲प्रथम संशोधनद्वारा संशोधित

डा. शरपण कुमार पाउडेल  
सचिव

- ८. आवेदकको छनौट र सम्झौता:** (१) ▲ बोर्डले दफा ६ बमोजिमको सूचना अनुसार प्राप्त आवेदनहरूको स्थलगत अनुगमन गरी मूल्याङ्कन समितिले अनुसूची-६ अनुसारको मूल्याङ्कनका आधारहरूको अधिनमा रही प्राप्त आवेदनहरूको मूल्याङ्कन गर्नेछ।
- (२) मूल्याङ्कन समितिले स्वीकृत मूल्याङ्कनका आधार बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी अन्तिम छनौटको लागि बोर्ड समक्ष पेश गर्नेछ।
- (३) बोर्डले स्वीकृत आवेदनहरूको अन्तिम छनौट नामावली प्रकाशन गर्नेछ।
- (४) अन्तिम छनौटमा परेका आवेदकहरूले १५ दिन भित्र बोर्डसँग अनुसूची-६ बमोजिमको सम्झौता गर्नु पर्नेछ। तोकिएको अवधि भित्र सम्झौता हुन नसकेमा बैकल्पिक योग्यता क्रमको आधारमा छनौट हुने आवेदकसँग सम्झौता गरी कार्यक्रम कार्यान्वयन गरिने छ।



#### परिच्छेद -४

##### आर्थिक पक्ष

- ९. भुक्तानी प्रक्रया:** (१) बोर्डले विनियोजित बजेटको अधिनमा रही साझेदार संस्थालाई सम्झौता बमोजिमको रकम उपलब्ध गराउनेछ।
- (२) साझेदार संस्थाले भुक्तानीका लागि बिल भर्पाई तथा सम्झौता अनुसारको अन्य कागजातहरू पेश गरी निवेदन दिए पश्चात बोर्डले प्राप्त बिल भर्पाई तथा कागजात चेकजाँच तथा आवश्यकता अनुसार स्थलगत अनुगमन गरी नियमानुसार भुक्तानी दिईनेछ।
- (३) कार्यक्रम बजेटको दुई प्रतिशत कन्टिन्जेन्सी बापत कट्टा गरिनेछ र सो रकम बैठक, अनुगमन, निरीक्षण, इन्धन आदि कार्यमा खर्च गर्न सकिनेछ।

#### परिच्छेद -५

##### विविध

- १०. संशोधन:** यो कार्यविधि कार्यान्वयनमा कुनै बाधा अड्चन आइपरेमा मन्त्रालयले आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ।
- ११. प्रचलित कानून बमोजिम हुनेः** यस कार्यविधिमा उल्लेख भएका बुदाँहरू प्रचलित कानूनसँग बाझिएमा प्रचलित कानून बमोजिम नै हुनेछ।

▲प्रथम संशोधनद्वारा संशोधित

डा. शरण कुमार पाण्डे  
सचिव

अनुसूची -१  
 (दफा ६ सँग सम्बन्धित)  
आवेदन आहान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: .....



▲प्रदेश दुर्घट विकास बोर्ड, बागमती प्रदेश, हेटौडाद्वारा आ.व. .... को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दूध सङ्कलन बैंक स्थापना गर्ने कार्यक्रम रहेको हुदै सहभागी हुन इच्छुक दैनिक कम्तीमा १०० लिटर दूध सङ्कलन गर्न सक्ने कृषक समूह/सहकारी संस्थाले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा आईपुग्ने गरी तपशिल बमोजिमका कागजातहरु सहित प्रदेश दुर्घट विकास बोर्ड वा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुमा आवेदन दर्ता गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। साथै रित नपुगेका वा म्याद नाधी प्राप्त हुन आएका आवेदनहरु छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराईन्छ।

पेश गर्नुपर्ने कागजातहरु:

१. रु १० को हुलाक टिकट टाँस गरिएको अनुसूची -२ बमोजिमको आवेदन-पत्र,
२. सहकारी संस्था/ कृषक समूह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
३. स्थायी लेखा नम्बरको प्रतिलिपि,
४. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि,
५. अनुसूची-३ बमोजिमको कार्यक्रमको संक्षिप्त व्यवसायिक कार्ययोजना,
६. अनुसूची-४ बमोजिमको स्वघोषणा,
७. कार्यक्रममा सहभागी हुने सम्बन्धित संस्थाको निर्णय प्रतिलिपि,
८. कार्यक्रम कार्यान्वयन हुने स्थानको विवरण सहित कम्तीमा दुई थान फोटो।
९. \*सहकारी संस्थाको हकमा लेखा परिक्षणको प्रतिलिपि।

▲प्रथम संशोधनद्वारा संशोधित  
 \*प्रथम संशोधनद्वारा थप गरिएको

४

डा. शरण कुमार पाउडेल  
 सचिव



अनुसूची - २  
(दफा ७ सँग सम्बन्धित)  
आवेदन पत्र

मिति:

श्रीमान् निर्देशक ज्यू  
प्रदेश दुर्घट विकास बोर्ड,  
बागमती प्रदेश, हेटौडा मकवानपुर ।  
मार्फत,  
श्री भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र,

....

विषय: आवेदन दर्ता गरिदिने बारे ।

महोदय,

तहाँ प्रदेश दुर्घट विकास बोर्ड, बागमती प्रदेशबाट मिति ... ... ... ... गते ... ... ... राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना बमोजिम दूध सङ्कलन बैंक स्थापना कार्यक्रममा सहभागी हुन इच्छुक भई माग बमोजिमको कागजात यसैसाथ संलग्न राखी आवश्यक कारबाहीको लागि आवेदन पेश गरिएको व्यहोरा अनुरोध छ ।

आवेदक

दस्तखत:

मिति:

नाम थर:

पद:

सम्पर्क नम्बर:

संस्थाको नाम/ठेगाना:

संस्थाको छाप:

५

2/10/2011  
डा. शरण कुमार पाउडे  
लचिव



अनुसूची - ३  
(दफा-७ सँग सम्बन्धित)  
संक्षिप्त कार्ययोजना

१	प्रस्तावित कार्यक्रमको नामः
२	कार्यक्रम कार्यान्वयन हुने स्थानकोः
३	आवेदकको नामः
४	ठेगानाः
५	आवेदकको सम्पर्क टेलिफोन नं./ मोबाइल नं.:
६	आवेदक संस्थाको दर्ता नम्बरः
७	दर्ता भएको निकाय र दर्ता मिति:
८	आवेदक संस्था (दर्ता वा स्थापना पश्चातको अवधि वर्षमा):
९	स्थायी लेखा नम्बर (PAN) नम्बरः
१०	दैनिक दूध सङ्कलन परिमाण (कृषक नामावली तथा परिमाण सहित) .....
११	▲कार्यक्रम कार्यान्वयन हुने स्थानको भौतिक पूर्वाधारको अवस्था (सडक, विजुली, खानेपानी, नजिकैको बजार आदि)
१२	प्रस्तावित कार्यक्रमको उद्देश्यः .....
१३	सञ्चालन गरिने क्रियाकलापहरूः १. २.
१४	कार्यक्रमको अपेक्षित प्रतिफलः .....

माथि पेश भएका सबै विवरण सही/साँचो छन्। झुठो ठहरेमा प्रचलित कानुन बमोजिम सहुँला/बुझाउँला।

जिम्मेवार पदाधिकारीकोः

नामः

पदः

हस्ताक्षरः

मिति:

साझेदार संस्थाको छापः

▲प्रथम संशोधनद्वारा संशोधन गरिएको

*[Signature]*  
डा. शरण कुमार पाण्डे  
सचिव



अनुसूची -४  
(दफा-७ सँग सम्बन्धित)  
स्वघोषणा पत्र

श्रीमान कार्यालय प्रमुख ज्यू  
..... (कार्यालयको नाम)

प्रस्तुत विषयमा तहाँ कार्यालयको मिति ..... का दिन ..... पत्रिकामा प्रकाशित  
सूचना अनुसार ..... (जिल्ला) ..... (न.पा/गा.पा) (वडा नं) .... मा  
रहेको यस ..... (संस्था) ले ..... कार्यक्रमको  
लागि प्रस्ताव पेश गरेको र यस संस्थाले सोही प्रकृतिको कार्यक्रमको लागि ▲गत २ वर्ष भित्र  
अन्य कुनै सरकारी निकायहरूबाट कुनै पनि किसिमको अनुदान/सुविधा लिएको छैन। कार्यक्रम  
सहभागिताका लागि मैले पेश गरेको सम्पूर्ण कागजातहरू ठिक/साँचो हुन् ।

आवेदकको नाम:  
अौठा छाप

दायঁ	बাযঁ
------	------

पद:  
ठेगाना:  
संस्थाको नाम:  
संस्थाको छाप:  
सम्पर्क नं: .

▲प्रथम संशोधनद्वारा संशोधन गरिएको

७

डा. शरण कुमार पूण्डे  
सचिव



अनुसूची-५  
(दफा द सँग सम्बन्धित)

मूल्याङ्कनका आधार तयार गर्ने विषयहरू

क्र सं	विषयवस्तु	अङ्कभार
१	▲ संस्थागत विवरण (तालिम, संस्थाको आयु आदि)	१०
२	भौतिक पूर्वाधारको अवस्था (सडक, विजुली, खानेपानी, *नजिकैको बजार आदि)	१०
३	दैनिक दुध उत्पादन तथा सङ्कलनको परिमाण	२५
४	कार्यक्रम कार्यान्वयन हुने स्थानको भौगोलिक अवस्था	२०
५	कार्यक्रमको औचित्य र आवश्यकता (दूध उत्पादन प्रशस्त हुने तर नजिकै दूध सङ्कलन केन्द्र नभएको स्थान/ क्षेत्रलाई प्राथमिकता दिनु पर्ने)	२५
६	स्थलगत अनुगमन टोली/कार्यालयको राय	१०
	जम्मा	१००

**नोट:** मूल्याङ्कन समितिले आवश्यक ठानेमा मूल्याङ्कनका आधारहरूमा थप खण्डीकरण गरी मूल्याङ्कन गर्न सक्नेछ। \*मूल्याङ्कनको क्रममा न्यूनतम ५०% अङ्क प्राप्त गरेका आवेदनहरूलाई मात्र छनौटको लागि सिफारिस गरिनेछ।

▲ प्रथम संशोधनद्वारा संशोधित

\*प्रथम संशोधनद्वारा थप गरिएको

८

२०१८/१९  
डा. शरण कुमार पाउडेल  
सचिव



अनुसूची-६  
(दफा-८ (४) सँग सम्बन्धित)  
द्विपक्षीय समझौता पत्र

आर्थिक वर्ष ..... मा सञ्चालन हुने..... कार्यक्रमका लागि .....(कार्यालयको नाम).....  
(यसपछि प्रथम पक्ष भनिने) र छनौट भएका ..... (साझेदार संस्था).....(यसपछि  
दोश्रो पक्ष भनिने) बीच तपसिलका शर्तानामाहरुको अधिनमा रही कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय  
समझौता गरी एक/एक प्रति बुझि लियौ/दियौ ।

तपसिल:

१. प्रथम पक्षले.....कार्यक्रम सञ्चालनका लागि इस्टिमेट गरिएको रकम रु.....(अक्षेरेपी.....) को कार्य सम्पन्न भए पछी .....(कार्यालयको नाम)..... बाट उपलब्ध गराइने अनुदान रकम रु.....(अक्षेरुपी.....) को दुई प्रतिशत कन्टिनजेन्सी कट्टी गरी हुन आउने रकम रु ....(अक्षेरुपी.....) मा नियमानुसार कर कट्टी पश्चातको रकम दोश्रो पक्षलाई वैक खाता मार्फत भुक्तानी गर्नेछ।
२. दोश्रो पक्षले तपसिल अनुसारका क्रियाकलापहरु मिति ..... भित्र कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।

क्र.स.	क्रियाकलाप	इकाई	परिमाण	प्रोत्साहन रकम	स्वलागानी	कुल लगानी

३. दोश्रो पक्षले समझौता अनुसारको कार्य सम्पन्न गरेपछि विल, भर्पाइ, सम्बन्धित वडाको सिफारिस र अन्य आवश्यक कागजातका साथ भुक्तानीका लागि अनुरोध गरे पश्चात सम्बन्धित कार्यालयले स्थलगत निरीक्षण गरी मनासिब ठहरेमा नियमानुसार प्रथम पक्षले भुक्तानी गर्नेछ ।
४. प्रथम पक्षले कुनैपनि बखत सञ्चालित कार्यको अनुगमन गरी समझौता बमोजिम भए/नभएको हेरी आवश्यक सल्लाह/सुझाव दिन सक्नेछ ।
५. दोस्रो पक्षले नियमित रूपमा कार्यक्रमको चौमासिक प्रगति उपलब्धी एंव कारोबार सम्बन्धी विवरणहरु प्रथम पक्षलाई अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।
६. दोस्रो पक्षले समझौता अनुरूप कार्य नगरेमा प्रथम पक्षले प्रोत्साहन रकम भुक्तानी गर्ने छैन ।

डा. शरण कुमार पाउडेल  
लचिव

७. दोस्रो पक्षले कार्यक्रम अधुरो छाडी प्रोत्साहन रकम दुरुपयोग गरेको एवं अन्य सरकारी निकायकाट सोही प्रकृतिको कार्यक्रमको लागि कुनै सुविधा लिएको पाइएमा प्रथम पक्षले प्रोत्साहन रकम प्रचलित ऐन कानून बमोजिम सरकारी बाँकी बक्यौता सरह असुल उपर गर्नेछ।
८. कार्यक्रम संञ्चालनको दौरानमा कुनै विषय हेरफेर वा परिमार्जन गर्नु पर्दा दुवै पक्षको आपसी सहमती अनुसार हुनेछ।

प्रथम पक्षको तर्फबाट

हस्ताक्षरः

नामः

पदः

कार्यालयको छाप

दोश्रो पक्षको तर्फबाट

हस्ताक्षरः

नामः

पदः

संस्थाको छापः

रोहवर

हस्ताक्षरः

नामः

पदः

कार्यालयको छापः

रोहवर

हस्ताक्षरः

नामः

पदः

संस्थाको छापः

इतिसम्बवत्.....साल.....महिना.....गतेरोज.....शुभम्।

डा. शरण कुमार पाठ्डे  
सचिव